

मिति २०७८ साल आश्विन २० गतेको कार्यपालिका बैठकको निर्णय  
प्रस्तावित विषयहरू:-

१. समीक्षा तथा प्रतिवेदन सम्बन्धमा ।
२. संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सम्बन्धमा ।
३. बार्षिक प्रतिवेदन सम्बन्धमा ।
४. बार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना तथा खरिद योजना सम्बन्धमा ।
५. एम्बुलेन्स खरिद तथा सञ्चालन सम्बन्धमा ।
६. अख्तियारी सम्बन्धमा ।
७. चट्यांगबाट भएको क्षति सम्बन्धमा ।
८. प्रधानमन्त्री रोजगार तालिम सम्बन्धमा ।
९. स्थानीय बाल अधिकार सम्बन्धमा ।
१०. ग्रामिण आँखा क्लिनिक सम्बन्धमा ।
११. विपद् अनुगमन समितिको प्रतिवेदन सम्बन्धमा ।
१२. चाड पर्व व्यवस्थापन सम्बन्धमा ।
१३. विविध ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भएको अवस्थामा अझ यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा यस गाउँपालिकाको संगठन तथा व्यवस्थापन संरचना निर्माणको लागि आर्थिक बर्ष ०७८/७९ को स्वीकृत कार्यक्रम अनुसार बाग्मति बौद्धिक समाज नेपाल द्वारा तयार गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०७८ माथि कार्यपालिकाबाट आएका सुझावलाई समावेश गर्ने गरी प्रतिवेदन तयार गर्न परामर्शदातालाई सुझाव दिने सर्वसम्मतबाट निर्णय गरियो ।

३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा कार्यालयबाट तयार गरिएको आर्थिक वर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन शंसोधन सहित स्वीकृत गर्ने तथा बजेट नीति तथा कार्यक्रम ०७८/७९ समेत समावेश गरि वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ तथा वार्षिक बजेट, नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७८/०७९ नामक पुस्तक प्रकाशन गर्ने सर्वसम्मतबाट निर्णय गरियो । प्रतिवेदन यसै साथ संलग्न छ ।
४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा आर्थिक वर्ष ०७८/७९ को बार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना तथा खरिद योजना अध्ययनको लागि कार्यपालिका सदस्यलाई वितरण गर्ने र आगामि बैठकमा स्वीकृतिको लागि पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो । कार्ययोजना तथा खरिद योजना यसै साथ संलग्न छ ।
५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा कोभिड १९ अस्थायी अस्पताल तथा अन्य सेवाग्राहिको अत्यन्त आवश्यक स्वास्थ्य सेवालार्ई मध्यनजर गर्दै आर्थिक वर्ष ०७८/७९ को स्वीकृत कार्यक्रम एम्बुलेन्स खरिद अनुसार विनियोजित रकम तथा एम्बुलेन्स दुर्घटना पश्चात बिमाबाट उपलब्ध रकमबाट व्ययभार हुने गरी "ख" वर्गको एम्बुलेन्स खरिदको प्रकृयाको लागि भन्सार छुट सम्बन्धमा सम्बन्धित निकायबाट सिफारिस माग गर्ने तथा क्याटलग सपिंग खरिद बिधिद्वारा खरिद गर्न प्रकृया अगाडि बढाउने सर्वसम्मतबाट निर्णय गरियो ।
६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत श्री अभय कुमार गुप्ताको सरुवा भएकोले गाउँपालिकाको प्रशासनीक तथा आर्थिक क्रियाकलाप सञ्चालन गर्न यस गाउँपालिकामा कार्यरत जन स्वास्थ्य निरीक्षक श्री दिनानाथ चौधरीलाई आर्थिक अख्तियारी सहित नि. प्रमुख प्रशासकीय अधिकृतको रूपमा तोक्न श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा मिति २०७८/०६/११ गते दिनको करिब ३ बजे परेको चट्यांगको विपदबाट ईन्टरनेटका डिभाईस, कम्प्युटर तथा प्रिन्टर, CCTV Camera Devices, ईन्भर्टर तथा अन्य उपकरणहरुको पूर्ण तथा आंशिक रुपमा क्षति भएको जानकारी कार्यपालिका बैठकमा गराईयो ।
८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक व्यवस्थापन तालिम शिर्षकमा तालिम प्रदान गर्ने गरी सूचीकृत बेरोजगार व्यक्तिहरु मध्येबाट छनौट गरी सम्बन्धीत निकायमा पठाउने सर्वसम्मतबाट निर्णय गरियो ।

९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा स्थानीय बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्बर्द्धन गर्न स्थानीय बालबालिका सम्बन्धी कानूनको मस्यौदा तयार गर्न कार्यपालिकाको विधेयक समितिलाई जिम्मेवारी दिने सर्वसम्मतबाट निर्णय गरियो ।

१०. निर्णय नं. १०, प्रस्ताव नं. १० माथि आवश्यक छलफल गर्दा नेपाल आँखा कार्यक्रम, तिलगंगा आखा प्रतिष्ठान, बाह्य कार्यक्रम विभाग, ग्रामिण/ शहरी क्लिनिक सञ्चालन निर्देशिका बमोजिम ग्रामिण आँखा क्लिनिकको लागि नेत्र सहायक (पाचौँ तह) पदको प्रचलित कानून अनुसार करारमा पदपूर्ति गर्न दरखास्त आव्हान गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

११. निर्णय नं. ११, प्रस्ताव नं. ११ माथि आवश्यक छलफल गर्दा विपद् व्यवस्थापन सम्बन्धी देहाय बमोजिम गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क) विपद् अनुगमन समितिबाट पेश भएको गाउँपालिका भित्रका विपद्बाट प्रभावित जनसमुदायको पुर्नलाभ र भूक्षय तथा पहिरो व्यवस्थापन तथा न्यूनिकरण सम्बन्धी प्रतिवेदन अनुसार राहत वितरण गर्ने । विपद् अनुगमन समितिको प्रतिवेदन यसै साथ संलग्न छ ।

ख) कोभिडबाट संक्रमित घरपरिवारलाई वितरण हुने गरी साहस नेपालद्वारा प्रदान गरिने राहत खाद्यान्न कार्यालयबाट बुझि वडा कार्यालयले व्यवस्थापन गर्ने गरी सम्बन्धीत घर परिवारलाई वितरण गर्ने व्यवस्था मिलाउने ।

१२. निर्णय नं. १२, प्रस्ताव नं. १२ माथि आवश्यक छलफल गर्दा आगामि आसन्न नेपालिहरूको महान चाड विजया दशमी, सुभ दिपावली तथा छठ पर्वको सन्दर्भमा देहाय बमोजिम निर्णय गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क) कार्यालयको सुरक्षार्थ पालिका प्रहरीको उचित परिचालन गर्ने ।

ख) समुदायमा चाडपर्वको समयमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न तथा कोभिडको संक्रमणलाई मध्यनजर गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रेरित गर्न सम्बन्धीत कार्यालयलाई परिपत्र गर्ने ।

ग) कोभिड १९ को महामारीको संक्रमण फैलिन नदिन जनस्वास्थ्य मापदण्डहरूको पुर्ण रुपमा अबलम्बन गर्न र संयमित रहन जनचेतना फैलाउने ।

घ) विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा एकिकृत शुभकामना सन्देश प्रवाह गर्ने ।

१३.निर्णय नं. १३, प्रस्ताव नं. १३ माथि आवश्यक छलफल गर्दा कार्यपालिकाको बैठक आवश्यकता अनुसार बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।